

जन्म दर्ता प्रमाणपत्र (Birth Certificate) नाबालक परिचयपत्र (Minor Identification card)

प्रमाणपत्र/परिचयपत्र नं. (Certificate Identification No.)

जारी गर्ने निकाय (Issuing Authority) जारी मिति (Issued Date)

अभिभावक वा संरक्षकको नाम/ निजसंगको नाता (Name of the Parents or Guardian/Relationship with him/her)

अभिभावक वा संरक्षकको नागरिकता/राष्ट्रिय परिचयपत्र/राहदानी/मतदाता परिचयपत्र/सवारी चालक अनुमति पत्र (Citizenship Certificate/National Identity Card/Passport/Voter's ID Card/Driving License of the Parents/Guardian)

नम्बर (Number): जारी गर्ने निकाय (Issuing Authority):

जारी मिति (Issued Date): समाप्ति मिति (Expiry date):

भाडामा बस्ने ग्राहकको हकमा :
In case the customer is Tenant घरधनीको नाम Name of Landlord टेलिफोन नं. Telephone No. मोबाईल नम्बर Mobile No.

एकाघर परिवारको विवरण (Details of the Family Member/s)

S.No. सं. नं.	Relationship नाता	Full name पुरा नाम	Age उमेर	Citizenship No. & Issuing Authority (If available) नागरिकता नं.र जारी गर्ने कार्यालय (यदि सम्भव भएमा)
१.	श्रीमान्/श्रीमती (Spouse)			
२.	बुबा (Father)			
३.	आमा (Mother)			
४.	हजुरआमा/हजुरबा (Grand Mother/Father)			
५.	छोरी (Daughter)			
६.	छोरा (Son)			
७.	बुहारी (Daughter in law)			
८.	सासु/ससुरा (Mother/Father in law)			

अन्य विवरण (Other Details)

वैवाहिक स्थिति: विवाहित अविवाहित अन्य
Marital Status Married Single Other (Specify)

धर्म: हिन्दु बौद्ध मुस्लिम इसाई अन्य
Religion Hindu Buddhist Muslim Christian Other (please specify)

शैक्षिक योग्यता (Educational Qualification)

साक्षर एसईई वा सो सरह प्लस टु वा सो सरह स्नातक स्नातकोत्तर अन्य
Literate SEE or Equivalent +Two or equivalent Graduate Masters Other

पेशा व्यवसायको प्रकृति (Nature of Occupation/ Business)

विद्यार्थी गृहिणी जागीर सरकारी/सार्वजनिक संस्था जागीर (निजी संस्था)
Student Housewife Employee of Govt./Public Enterprises Employee of private organization

सेवा निवृत्त (सरकारी/सार्वजनिक संस्था) गैर सरकारी संस्था स्वरोजगार अन्य.....
Retired Employee of Govt./Public Enterprises NGO/INGO Staff Self-employed Others

यदि स्वरोजगार हो भने । (If you are self-employed,)

पेशा/व्यावसाय/काम (उल्लेख गर्नुहोस)
Occupation/Business/Job (Please mention)

यदि भएमा सलग्न रहेको पेशा/व्यवसायको विवरण (If available, Details of Occupation /Business)

सं.नं. S.No.	संस्थाको नाम Organization's Name	ठेगाना Address	सम्पर्क नं. Contact No.	पद Designation

अनुमानित वार्षिक आमदानी / परिश्रमिक (Estimated Annual Income/Remuneration):

खाताबाट हुने अनुमानित वार्षिक कारोबारको रकम (Amount of Estimated Annual Turnover):

के तपाईंले विगतमा कुनै अपराधमा सजाय भोग्नु भएको छ वा जरिवाना तिनु भएको छ ? छ छैन
Have you ever been convicted for any criminal offences / fined for such offences under the laws? Yes No

तपाईं राष्ट्रिय बाणिज्य बैंक लि. को शाखामा उपलब्ध भएका निम्न बमोजिम कुनै सुविधा लिन चाहानुहुन्छ भने चिन्ह लगाउनुहोस् ।
(Please tick any facilities below you want to avail from branch office of Rastriya Banijya Bank Limited)

डेबिट कार्ड (Debit Card) लकर सुविधा (Locker Facility) क्रेडिट कार्ड (Credit Card)
 मोबाइल बैंकिङ्ग (Mobile Banking) कर्जा सुविधा (Loan Facility) इन्टरनेट बैंकिङ्ग (Internet Banking)

नोट: कृपया चाहिएको सुविधाको लागि छुट्टै फारम भर्नुहोला । (Please fill up a separate form/s for the required facilities.)

करदाता र बैंकिङ्ग विवरण (Tax Payer and Banking Information)

तपाईं आयकर दाता हो वा होईन ? हो होईन स्थायी लेखा नम्बर:
Are you an Income Tax Payer? Yes No PAN

के तपाईंको यस बैंकमा खाता छ ? छ छैन
Do you/have an account in this bank? Yes No

यदि छ भने खाताको नाम खाता नं.

If yes, mention Account Name Account No.....


यदि अन्य बैंक तथा वित्तीय संस्थामा खाता छ भने, (If you have account/s in other BFIs)

बैंकको नाम (Bank Name)	खाता नं. (Account No.)

ठेगाना पुष्टि हुने कागजातहरू (Address Verifying Documents)

बत्तीको बिल खानेपानीको बिल टेलिफनको बिल राष्ट्रिय परिचय पत्र
Electricity Bill Latest Water Bill Latest Telephone Bill National ID Card
 मतदाता परिचयपत्र सवारी चालक अनुमतिपत्र अन्य, कृपया खुलाउनुहोस्.....
Voter's ID Card Driving License Other Please Specify

हालको बसोबासको नक्सा (Location map of current Residence)


उत्तर
North

नजिकैको प्रसिद्ध स्थान: मेरो हालको बसोबासको स्थान देखि..... मिटर तर्फ पर्छ ।
The nearest landmark: from my current residence is about meter to the

ईच्छाएको व्यक्ति (Nominee/s)

म मेरो खाता नं. मा रहेको सम्पूर्ण रकम मेरो शेष पछि प्राप्त गर्न निम्न व्यहोरा भएको व्यक्तिलाई
ईच्छाएको व्यहोरा अनुरोध गर्दछु ।
(I hereby nominate the individual as detailed below to have the balance in my account no.

PHOTO
फोटो

in the event of my death.

नाम: श्रीमान्/श्रीमती/सुश्री म संगको नाता
Name: Mr./Mrs./Miss Relation to me
ईच्छाएको व्यक्तिको पिता/पतिको नाम: हजुरबा/ससुराको नाम:
Name of Father/Husband of nominee: Name of grandfather/Father-in-law
जन्म मिति: नागरिकता/पासपोर्ट/जन्मदर्ता नं. जारी गर्ने निकाय र स्थान
Date of Birth Citizenship Certificate/PP No./Birth Certificate No. Issuing Authority & Place
स्थायी ठेगाना:
Permanent Address:
सम्पर्क ठेगाना : सम्पर्क नं:
Contact address: Contact No.

मैले/हामीले देहाय बमोजिमका कागजातहरु सलग्न गरेको छु/ छौं 1 (I/We have attached herewith the following documents)

- हालसालै खिचिएको पासपोर्ट साईजको फोटो / Latest Passport sized photograph
- नागरिकताको प्रमाणित छबिचित्र / Verified copy of the citizenship certificate
- नावालकको हकमा जन्मदर्ता प्रमाणपत्र / In case of minor, Birth Registration certificate
- राष्ट्रिय परिचयपत्रको प्रमाणित छबिचित्र (यदि भएमा) / Verified copy of the national identity card (If available)
- अन्य कागजातहरु (Other Documents):

दस्तखत नमुना / Signature Specimen

खातावालाको नाम: थर (Name of Account holder)			खाता नं. (Account No.):		
बाबुको नाम (Father's Name):			फोन/मोबाइल नं. (Phone/Mobile No.)		
नागरिकता नं./जारी जिल्ला र मिति (CTZ. No./ District & Date):					
दस्तखत नमुना / Signature Specimen		औंठा छाप / Thumb Print		फोटो / Photo	
		(बायाँ / Right)		(दायाँ / Left)	
विशेष निर्देशन / Special Instruction:					
Signature Scanned by: Name: Employee ID: Signature: Date:			Signature Scan Approved by: Name: Employee ID: Signature: Date:		

स्पष्टिकरण (Clarification)

- घर नं., टेलिफोन नं., मोबाइल नं., इमेल ठेगाना, पासपोर्ट, पेशा व्यवसाय, स्थायी लेखा नम्बर जस्ता विवरणहरु नभएका निवेदकको हकमा त्यस्ता विवरण उल्लेख गर्न अनिवार्य हुने छैन। तर सो विवरणहरु आफुसंग नरहेको व्यहोराको स्वघोषणा गराउनु पर्ने छ। (It is not mandatory to provide the information about house number, telephone no., mobile number, email address, passport number, and occupation/business, PAN number in case the customers do not have such facilities/information but not having such information/facilities should be declared in account opening form.
- यस बैंकले आवश्यक ठानेका अन्य विवरण तथा कागजातहरु ग्राहकसंग लिन सक्नेछ। (The Bank can ask for additional information and documents from customers if needed).

खाता संचालन सम्बन्धी शर्त तथा बन्देजहरु (Terms & Conditions for Account Operation)

१. प्रत्येक बैंक खाताका लागि एउटा छुट्टै खाता नम्बर दिइने छ। खाता सम्बन्धी कुनै किसिमको लेखापढी गर्दा र रकम जम्मा गर्दा सो खाता नम्बर अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने छ। A distinctive account number is allotted to each bank account which should be quoted in all correspondences relating to all the account as well as at the time of deposits.
२. बैंकद्वारा जारी गरिएको चेक तथा कार्डहरु खातावाला(हरु) का सम्पत्ति हुन् र तिनलाई सदैव सुरक्षित राख्नु खातावालाको नै जिम्मेवारी हुनेछ। यी कागजातहरु चोरी भए वा हराएमा बैंकलाई तत्काल खबर गर्नुका साथै लिखित जानकारी समेत दिनुपर्नेछ। जारी गरिएको कुनै चेकको भुक्तानी रोक्का गर्न खातावालाले निर्देशन नदिएको अवस्थामा वा दिएको निर्देशन पालनाका लागि पर्याप्त समय नभई भुक्तानी हुन गएमा बैंक जवाफदेही हुने छैन। Cheques/Cards issued by bank are the property of account holder(s) and it is their responsibility to keep them in safe custody at all times. The account holder(s) should immediately notify the bank and give a written request if such instrument is stolen or lost. the bank will not be liable for any loss due to payment of lost or stolen instrument if the payment is made prior to receipt of such instruction or unless bank has

sufficient time available to act on the request.

३. चेकमा गरिने दस्तखत बैकलाई दिएको दस्तखत नमुना बमोजिम हुनुपर्छ र चेकमा केही हेरफेर गरिएमा पुरा दस्तखतद्वारा त्यसलाई प्रमाणित गर्नुपर्नेछ। Cheque should be signed as per the specimen signature(s) supplied to the Bank and any alternation in the cheque must be authenticated by the drawer's full signature
४. पछिल्लो मितिको वा म्याद गुज्रेको वा केरमेट गरिएको चेकको भुक्तानी गरिने छैन। भुक्तानीका लागि प्रस्तुत गरिएको मिति भन्दा ६ महिना अघिको मिति भएको चेकलाई म्याद गुज्रेको र भविष्यको मिति उल्लेख भएको चेकलाई पछिल्लो मितिको चेक मानिने छ। Post dated/Stale cheques and mutilated cheques shall not be honored. Cheque bearing a date six months before the date of presentation is considered as stale cheque and future dated cheque is considered as postdated cheque.
५. ग्राहकहरूको खातामा गरिने जम्मा वा खर्च रकमलाई अभिलेख गर्ने कुरामा बैकले पुरा ध्यान दिनेछ। कारणवश कुनै गल्ती भएको खण्डमा विना सूचना खाता समायोजन गरी सच्याउने र खातावालासंग लिन बाँकी रकम असुल गर्ने अधिकार बैकलाई हुनेछ। The bank shall take due care to ensure that credit and debit entries are correctly recorded in the accounts. In case of any error, the Bank shall be within its rights to make the correct adjustment entries without notice and recover any amount due from the account holder(s).
६. खातावालाको ठेगाना अथवा संचालकमा कुनै परिवर्तन भएमा त्यसको जानकारी तत्काल बैकलाई दिनु पर्नेछ। Any change in the address or account operators should be immediately communicated to the bank.
७. खाता खोल्न दिएको निवेदनको आधारमा मात्र खाता खोल्न बैक वाध्य हुने छैन। कुनै खाता सन्तोषजनक रुपमा संचालन भइरहेको छैन भन्ने बैकलाई लागेमा विना पूर्वसूचना खाता रोक्का गर्ने अधिकार बैकसंग रहने छ र सोको कारणवारे खातावालालाई स्पष्टिकरण दिन बैक वाध्य हुने छैन। It's the Bank's prerogative to accept or reject any request for opening of accounts. The Bank further reserves the right to block any account without prior notice if in its opinion the account is not operating satisfactorily and it will not be incumbent on the bank to disclose reasons thereof.
८. अन्त्या सम्झौता भएको अवस्थामा बाहेक दुई वा दुई भन्दा बढी व्यक्तिको नाममा रहेको कुनै खाताको रकम तीमध्ये कुनै व्यक्तिको मृत्यु भएमा जीवित खाता संचालक र मृत्यु भएका संचालकको कानुनी हकवालाहरूलाई बराबरी हिसावले भुक्तानी गरिने छ। Except as otherwise provided in the agreement executed, the amount deposited in any joint account shall, upon the death of any account holder, be payable to the surviving joint account holder(s) and to the heir(s) of the deceased.
९. खातावालाले चाहेको बखतमा खाताको विवरण उपलब्ध गराइने छ। खातावालाको आधिकारिक दस्तखतको आधारमा मात्र अरु कुनै व्यक्तिलाई खाता सम्बन्धी विवरण दिइने छ। बैकद्वारा जारी गरिएको विवरण अन्यथा भएमा लिखित कारण सहित १५ दिन भित्र बैकलाई जानकारी दिनु पर्नेछ। त्यस्ता कुनै जानकारी प्राप्त नभएमा सो विवरण दुरुस्त भएको मानिने छ। Statement of account shall be provided on demand. Statement to the agent of account holder(s) shall be provided only after obtaining the authority from the authorized signatories. Periodic statements of account shall be considered correct unless the bank receives verified submission to the contrary in writing acceptable to the bank from the customer within fifteen (15) days from the receipt of the statement.
१०. ६ महिना वा सो भन्दा बढी खर्च कारोवार (डेबिट) नभएको खातालाई निष्क्रिय खाता मानिने छ। यस्तो खातालाई सक्रिय गराउन खाता संचालक स्वयं बैकमा उपस्थित हुनु पर्नेछ वा बैकलाई लिखित अनुरोध गर्नुपर्नेछ। If there is no debit transaction in the account for a period of six months or above, the account shall become dormant. The account operator(s) shall be required to be present in the person or make a written request to the Bank to reactivate the account.
११. खातावालाको आधिकारिक दस्तखत सहितको मन्जुरीनामा भएमा मात्र तोकिएको व्यक्तिलाई निजको परिचयपत्रको आधारमा चेकबुक हस्तान्तरण गरिने छ। Cheque book will be delivered to third party only upon the submission of authorization letter and identity documents of the receiver.
१२. खातामा मौज्जात नभएको अवस्थामा खातावालाले चेक काटेको खण्डमा नेपाल राष्ट्र बैकको परिपत्र अनुसार कालो सूचीमा समेत सूचीकृत गर्न सकिने छ। The account holders shall not draw cheques without sufficient balance in the account. In this condition the account holders can be black listed as per rules and regulation of Nepal Rastra Bank.
१३. खाता बन्द गर्नका चाहेमा सो खातासंग सम्बन्धीत प्रयोग नगरिएको चेकबुक तथा कार्डहरू सहित लिखित निवेदन दिनुपर्नेछ। यदि प्रयोग नगरिएको चेक तथा कार्डहरू फिर्ता नगरेमा बैकले शुल्क लगाउन सक्नेछ। Account holder(s) may close the account by giving written account closing request along with the submission of unused cheques and cards provided by the Bank in relation to the account. Bank may levy charges if the cheque leaves and cards related to the account are not returned.
१४. शून्य मौज्जातमा खोलिने खाता बाहेक अन्य खातामा ६ महिना भन्दा बढी शून्य मौज्जात रहेमा र बैकले संचालनको कुनै औचित्य नदेखेमा खाता बन्द गर्न सकिने छ। Account other than zero balance accounts may be closed if they carry nil balance for more than 6 months and there appears to be no apparent reason to continue maintaining the same.
१५. ग्राहकहरूले आफूले बूझिलिएको रकम ठीक भए नभएको पुष्टि गरेर मात्र काउन्टरबाट जान अनुरोध गरिन्छ। नगद भुक्तानी लिंदाको अवस्थामा काउन्टरमा सूचना गरिएको स्थितिमा बाहेक अन्य अवस्थामा कम भुक्तानी पाएको सम्बन्धमा सुनुवाई हुने छैन। Customers are advised to count their cash received before leaving the counter. The Bank shall not be held responsible for any shortages not brought to the notice of the Bank during cash withdrawal at the Bank's counter.
१६. बैकको विद्यमान शुल्क तालिका अनुसार खाताहरूमा कमिशन र/वा सेवा शुल्कहरू लगाइने छ। The accounts will be subjected to commission(s) and/or service charge(s) for the services availed from the Bank as per the Banks prevailing schedule of charges.
१७. खाताका दस्तखतकर्ता मध्ये कसैबाट विवादास्पद निर्देशन जारी भएमा विवाद सम्बन्धी सन्तोषजनक परिणाम नआएसम्म बैकले खाता संचालन रोक्का गर्न सक्ने छ। If conflicting instructions are issued by any of the signatories, the Bank may stop the operation of the account until the dispute is resolved to the satisfaction of the Bank.
१८. दूरसंचार वा कम्प्युटर प्रविधिमा भएका प्राविधिक गडबडीहरू वा बैकको क्षमता बाहिरको कुनै प्रकोपबाट उत्पन्न परिस्थितिका कारण खातावाला(हरू) लाई पर्न जाने नोक्सान वा क्षतिप्रति बैक कुनै पनि किसिमले जिम्मेवार हुने छैन। The Bank shall have no liability for loss or damage incurred to the account holder(s) in the event of any failure, interruption or delay in performance of any instruction resulting from break down, failure or malfunction of any telecommunication or computer system or from any circumstances resulting from natural calamities whatsoever not reasonably under the Bank's control.
१९. खाताको गोप्यता कायम राख्न बैकले सक्दो प्रयास गर्नेछ। तथापि प्रचलित कानून तथा निर्देशन बमोजिम नियमक निकायमा पेश गर्नु पर्ने वा कुनै जांच अधिकारी वा सरकारी अधिकारीले मागेको अवस्थामा बैकले खाता सम्बन्धि आवश्यक सूचना सम्बन्धित निकायलाई उपलब्ध गराउन सक्नेछ। The Bank shall make endeavors to preserve the secrecy of the account. Nevertheless, the Bank may disclose any information as required by regulatory body or any investigating or government authority as per the prevailing law and directives.
२०. खाताको जानकारी टेलिफोनको माध्यमबाट दिइने छैन। Customer account information will not be provided through the telephone.
२१. नावालकको नाममा खोलेको खाताको हकमा अभिभावक वा नावालक स्वयमले वालिग भएको लिखित जानकारी बैकलाई नदिएसम्म खाता खोल्दाका बखत खाता खोल्ने फारममा उल्लेखित अभिभावकले दिएको निर्देशन अनुसार बैकले कार्य गर्नेछ। In respect of accounts opened in the name of minors, the Bank shall be entitled to act on the instructions received from the guardians named on the account opening form, until such time the Bank receives written intimation from the guardian or the minor himself/herself regarding attaining majority.
२२. खातावालको मृत्यु भएको आवश्यक प्रमाणित कागजात सहित त्यसको लिखित जानकारी बैकलाई प्राप्त हुनु अगाडि खातामा भएको कारोवारबाट हुन गएको क्षतिप्रति बैक जिम्मेवार हुने छैन। The Bank shall not be liable for any loss resulting from dealing in the account in the event of death of authorized signatory(s) unless and until the Bank has received written information of any such event along with such documents as required by the Bank.
२३. व्याजको गणना गर्दा खातामा रहेको दैनिक मौज्जातलाई आधार मानिने छ र नेपाली पात्रो अनुसार प्रत्येक ३ महिना (असार मसान्त, आश्विन मसान्त, पुष मसान्त, र चैत्र मसान्त) मा खातामा व्याज जम्मा गरिने छ। यस्तो व्याजमा सरकारद्वारा निर्धारित कर तथा अन्य शुल्कहरू लाग्ने छ। Interest will be calculated on daily basis, and credited to the depositor's saving account as per the Nepali calendar on quarterly basis. Interest payment is subject to applicable taxes and charges.
२४. खातावाला (हरु) ले आफ्नो खातामा बैकले समय समयमा निर्धारण गरे अनुसारको न्यूनतम रकम राख्नु पर्नेछ। न्यूनतम मौज्जातबाट तल हुनेगरी बैक भुक्तानी गर्न वाध्य हुने छैन। The account holder must maintain the prescribed minimum balance as set by the Bank from time to time. Bank will not be compelled for making payments below the minimum balance.
२५. खातावालाको सम्पर्क ठेगाना, सम्पर्क नम्बर, ईमेल आदि विवरणहरू परिवर्तन भएमा त्यसको जानकारी तत्काल बैकलाई गराउनु पर्नेछ। साथै ग्राहक पहिचान (KYC) विवरण बैक नियमानुसार समय समयमा अध्यावधिक गर्नुपर्नेछ। साथै ग्राहक पहिचान विवरण अध्यावधिक नभएका खातावालाको खाता बैकले रोक्का गर्न सक्नेछ। Any change in information including address contract address, contact number, email of the account holder shall be immediately communicated to the Bank. Similarly, the Know Your Customer (KYC) information shall be updated as per bank rules periodically. The Bank reserves the right to restrict transactions of account whose KYC is not updated.
२६. माथि उल्लेखित व्यवस्था तथा शर्तहरूलाई विना पूर्व सूचना हेरफेर गर्ने अधिकार बैकसंग सुरक्षित रहेको छ र त्यसरी हेरफेर वा थप गरिएका शर्तहरू खातावाला (हरु)

का लागि तत्काल लागू हुनेछ। मैले/हामीले माथि उल्लेखित शर्त तथा बन्देजहरु पढेँ/पढ्यौँ। म/हामी उल्लेखित शर्त तथा बन्देज अनुसार गर्न मंजुर गर्दछु/गर्दछौँ।
The Bank reserves the right to alter any or all the terms and conditions specified above without prior notice and such altered or additional rules shall thereafter be deemed to be binding to all account holder(s).

खातावालाको दस्तखत (Signature of Account Holder):

स्थान (Place):.....

मिति (Date)

स्वघोषणा तथा स्वीकृति (Self Declaration or Acknowledgement)

माथि उल्लेखित सम्पूर्ण विवरणहरु मैले जाने बुझेसम्म पूर्ण सांचो र सत्य छन् भन्ने घोषणा गर्दछु। माथि उल्लेखित विवरणहरुमा कुनै सोधपुछ गर्नु परेमा म हामी राष्ट्रिय बाणिज्य बैंकलाई अख्तियारी प्रदान गर्दछु। खाता सम्बन्धमा बैंकले माथि उल्लेखित ठेगानामा गरेका सबै पत्राचारहरु मैले ठेगाना परिवर्तनको अर्को लिखित जानकारी नदिए सम्म वैध तथा मान्य हुनेछन्। साथै उल्लेखित विवरणहरुमा कुनै परिवर्तन भएमा सोको जानकारी ३० -तीस) दिन भित्र बैंकलाई उपलब्ध गराउन मन्जुर गर्दछु र उक्त विवरण अद्यावधिक नगराएको कारणले हुने कुनै किसिमको हानी नोक्सानी प्रति बैंक जवाफदेही हुनेछैन। साथै मेरो तहां बैंकमा रहेको एक वा सबै खाताहरुका मौज्जात वा कारोवार रु.५ लाख भन्दा बढी भएमा बैंकलाई ऐन नियम बमोजिमा अन्य विवरण/कागजात अद्यावधिक गर्नेछु। यदि नगरेमा बैंकले सो खाताहरु पूर्ण रुपले रोक्का राखेमा मेरो मञ्जुरी छ। (खातावालाले प्रमाणिकरणका लागि सकल कागजातहरु पेश गर्नुपर्नेछ।) (I hereby declare that the information furnished above is true and correct to the best of my knowledge. I hereby delegate authority to the bank if the bank is required to enquire the information provided above. The address provided is valid for any account related contact until I provide any written notification to the bank and I hereby agree to notify the bank and furnish documents within 30 days in case of any changes in the above details and the bank shall not be held liable for any consequences arising out of the same.) (Applicant must present the original documents for the purpose of verification by the bank.)

खातावालाको दस्तखत (Signature of Account holder)

मिति (Date):

बैंक प्रयोजनको लागि मात्र (Only For Bank Use)

A/C Title:

A/C No.:

Client Code:.....

Screening ID.....

Risk category of customer: High Risk Medium Risk Low Risk

Detail of Category.....

Created By:

Signature:

Name:

Date:

Employee No.....

Approved By

Signature:

Name:

Date:

Employee No.....